



विपश्यना

साधकहस्फा लागि
प्रेरणा पत्र

बुद्ध वर्ष २५४३

फाल्गुण २०५६

वर्ष १६ अङ्क ११

धर्मवाणी

खीणं पुराणं नव नत्थ सम्भवं, विरत्तचित्ता यतिके भवस्मि ।
ते खीणबीजा अविश्वलिह्छन्दा, निव्वन्ति धीरा यथायं पदीयो ॥
सुत्तनिपात-२३८

जस्को सारा पुरानो कर्म संस्कार क्षीण भइसक्यो र नयाँ
कर्मको उत्पत्ति हुँदैन; पुनर्जन्म प्रति जस्को आसक्ति समाप्त
भइसक्यो ऊ क्षीण-बीज (अरहंत) तृष्णा-विमुक्त भइसक्यो ।
उसले तेल समाप्त भएको दियोले भै निर्वाण प्राप्त गर्दछ ।

संघ दर्शन

राज्यश्रेष्ठि अनाथपिण्डिको घरमा आज भगवानलाई निमन्त्रणा
गरिएको थियो । कोशल देशका धनपति सुदूर श्रेष्ठि अनाथपिण्डिका
ज्वाई तथा पत्नीका भाइ थिए । सुदूर आफ्नो ससुरालीको विशाल
भवनको बाहिर भगवानको प्रतिक्षामा उत्सुकताका साथ उभिरहेको
थियो । उनी उभीरहेको देखेर अनाथपिण्डिकले बरोबर भित्र गएर कोठामा
केही क्षण आराम गर्नको लागि जोड दिइरहेका थिए । उनी एक दिन पूर्व
मात्र राजगृह आइपुगेका थिए । रातमा राम्ररी सुत्न पनि पाएका
थिएनन् । भगवान आइपुग्न केही समय बाँकी थियो, उहाँ आउनु भयो भने
खबर गर्दू, त्यतिज्जेल आराम गर्नुहोस भनेर श्रेष्ठिले विन्ति गर्दै थिए ।

सुदूरले मुस्कुराउदै टाउको हल्लाए तर त्यही खम्बाको सहारामा
उभिरहे । नगरश्रेष्ठिले द्वारापाललाई भित्रबाट एउटा चौकी ल्याउन
इशारा गयो । चौकी माथि चकटी र त्यसमा सेतो कपडा विछ्याई
दियो । श्रेष्ठिको आग्रह अनुसार सुदूर सेठ त्यसमा बसे तर उनको आँखा
भने भगवान आउनुहुने मार्गमा नै केन्द्रित थियो । दक्षिण दिशाको ढोकाबाट
नगर प्रवेश गरेर उहाँ त्यसै बाटोबाट आउनुहुने कार्यक्रम थियो । प्रतीक्षामा
बसिरहेका सुदूर सेठको मनमा तथागतको कल्याणी-वाणी गुञ्जिरहेको
थियो । बार बार उनको चित्त र शरीरमा खुसी छाउँथ्यो । मन हृदयवस्तुमा
रह्यो भने उत्पाद-व्ययको सूक्ष्म कणहरू निरीक्षण गर्न थाल्य्यो । यस
अवस्थाको बोध गर्दै विहान अनुभव गरेको एक अवस्थाको सम्भन्ना
आयो र विहान भगवानको वाणी सुन्दा सुन्दै यस सूक्ष्म अनित्यबोधको
अनुभव निरुद्ध भएको थियो, थोरै क्षणको लागि भए पनि इन्द्रियातीत,
तरंगातीत परम सत्यको साक्षात्कार भएको थियो । यस अनुभव पश्चात
मानौ अनेक जन्मको कर्म संस्कारको भारी बोझ निकाले जस्तो हलुका
पन महसुस भएको थियो । यिनीहरू मलाई अहिले विश्राम गर्न भनिरहेछन्,
त्यस परम शान्तिको अनुभव पछि त मानौ श्रावस्ती देखि राजगृहको लामो
यात्रा होइन अनेक जन्मको भवयात्राको थकाई मेटिएको जस्तो भयो । म करि
हलुको मन महसुस गर्दैछु । म करि भारयशाली छु । त्यस क्षणिक अनुभवको
मिठो स्मृतिले बार-बार मनमा सुखको लहर लहराइरहेको थियो ।

उनलाई खुद सम्भन्ना छ । एक पहर अगाडिको घटना हो ।
सूर्योदय हुनु पूर्वको समय थियो, आकाशमा प्रकाश पनि छाएको
थिएन । अँध्यारो प्रकाशमा उनले तथागतको दिव्य, भव्य रूपको दर्शन

गरेका थिए । अब दिउँसोको सम्पूर्ण प्रकाशमा फेरि एक पटक उहाँको
दर्शन हुनेछ । त्यस समयमा अलि टाढा धमिलो केहि मानवी आकृति
घुमिरहेको देखिएको थियो । ती सबै भगवानका भिक्षु संघ थिए । त्यस
समय उनीहरू सबैको दर्शन गर्न सकेको थिएन । अब भगवान सहीत
सबैको आगमन हुँदैछ । सबैको एक साथ दर्शन हुनेछ ।

भगवानको भिक्षु संघको बारेमा नगर श्रेष्ठिले उनलाई जे जति
बताएका थिए त्यसलाई सम्भकेर उनको मन असीम श्रद्धाले भरपूर
भयो । अहो, भगवानको भिक्षु संघ करि वर्णन गर्न योग्य छ, नमस्कार
गर्न योग्य छ, प्रणाम गर्न योग्य छ, वन्दना गर्न योग्य छ । अभिवादन गर्न
योग्य छ । यस्तो आदर्श बुद्धप्रमुख भिक्षु संघको साक्षात दर्शन गर्नको लागि
उस्को मन चंचल थियो । आँखामा असीम उत्सुकता छाएको थियो ।

उनलाई धेरै बेर पर्खिनु परेन । शीघ्र नै राजपथमा भगवान
आईरहनु भएको देखियो । उहाँको पछि-पछि भगवानको जस्तै गेरु वस्त्र लगाएका
भिक्षुहरूको लामो लाईन देखापन्थ्यो । नगरश्रेष्ठिले उनलाई भनेका थिए कि
भगवान कोहि दाताको घर अगाडि उभिएर 'भिक्षाम् देहि' भनेर भन्नुहुन्न ।
भिक्षाको लागि आएको भिक्षु पनि गृहस्थको घर अगाडि आएर मौन पूर्वक केहि
क्षण उभिन्छ । गृहपति अथवा गृहिणी बाहिर आएर पात्रमा भोजन राखिदैन्दृ
मनै मन मंगल कामना गरेर अगाडि बढ्दै । कुनै घरबाट दान दिन आएन
भने पनि त्यसै घरको निवासिहरूको मंगल कामना गरेर अगाडि बढ्दै ।
तर यस्तो कमै मात्र हुन्छ । वास्तवमा गृहस्थहरू दान दिने प्रतीक्षा गरिरहन्दैन्
ता कि यस्ता सन्ताहरूलाई भोजन दान दिएर आफू असीम पूण्यलाभी हुनसक्नु ।
उनीहरू कसैको घर अगाडि भिक्षा पाउने आशाले उभिरहनु पैदैन गृहस्थहरू
पूण्यलाभी हुने अवसर पाउनको लागि परिहरन्दैन् । यसको तुलनामा अन्य
गृहत्यागी व्यक्ति घर-घर पिच्छै भिक्षा पाउन कराउँदैन् । "आमा दान दिनु
तिम्रो परिवार फलोस्-फलोस् ।" कुनै घरले दान दिएन भने 'कंजूसहरू एक
पैसा दान दिन नसक्ने । यति धेरै सम्पत्तिको केत एकलै मोज गर्दैस् । तेरो यस्तो
होस्, त्यस्तो होस् भनेर सराजन थाल्दैन् । सेठ सुदूर सोचिरहेका थिए यदि साँच्चै
यस्तै हो भने यी दुई प्रकारका गृहत्यागीहरू बीच करि धेरै भिन्नता छ ।

आज त बुद्ध प्रमुख भिक्षु संघ नगरश्रेष्ठिको घरमा भोजनको लागि
आमन्त्रित छ । त्यसैले घर पिच्छै रोक्नु आवश्यक थिएन । सबै जना
एकनाशले नगरश्रेष्ठिको घर तर्फ लाग्दै थिए । सबैका आँखा सुकेको
थियो । अन्य गृहत्यागीहरू शहरमा आए भने यता उता हेरेर कसले दान
देला ताकै हिँड्छन । भगवानको भिक्षु संघ भगवान भै अगाडि दुई कदम



अथवा चार कदम टाढ़ासम्म मात्र आपनो दृष्टि सीमित राख्दै विस्तारै हिंडिरहेछन् । एकजनाले पनि यताउता हेरेका छैनन् । आपसमा कुराकानी पनि गरेका छैनन् । सबैजना मौन छन् ।

अन्य गृहत्यागीहरू भिक्षाटन गर्न नाच्छै-गाउँदै, डमरू-ढोल बजाएर अथवा ताली बजाउँदै जान्छन् । कोहि आपसमा कुराकानी, तर्क-वितर्क, वाद-विवाद गर्दै निंदा-आत्म प्रशंसा गर्दै आउँछन् । कोहि क्रोही गृहत्यागी, महत, मठाधीश आपनो शिष्य-मण्डलीका साथ सजी - धजी, सुसञ्जित पालकीमा बसेर आउँछन् । तेल लगाएको लामो कपाल विभिन्न फूलले सजाएर, आँखामा गाजल, कानमा कुण्डल, गलामा माला, औलामा रत्न जडित स्वर्ण मुद्राहरूको औंठी तथा अन्य सुन्दर एवं बहुमुल्य वस्त्राभूषणहरूद्वारा सजिजएर बाहिर आउँछन् । कोहि शरीरमा खरानी घसेर, जटामा-दाढीमा खरानी रगडेर आउँछन् । कोहि कमरमा लगौटी लगाएर त कोहि नग्न रूपमा आउँछन् । जसलाई देखेर प्रौढ़ गृहणी तथा नवयुवति किशोरीहरू लाजले निहुरिनु पर्ने हुन्छ । यिनीहरूलाई देखेर कोहि घर भित्र जान्छन् । ती गृहत्यागीहरूको तुलनामा यी भिक्षुहरू शालीनता पुर्वक शरीरलाई पूरा ढाकेको वस्त्र लगाएर आउँछन् । यिनीहरूको चिवर पनि महंगो छैन, साधारण छन् तर स्वच्छ छन् । फाटिएको ठाँउमा सिएको छ । सबै सौम्य, शिष्ट र शालीनताको प्रतिमूर्ति झै देखिन्छन् ।

बुद्ध प्रमुख भिक्षु संघको यो लाईन नगरश्रेष्ठिको घर तर्फ अगाडि बढ्दै थियो । सबैको चेहरामा भरखर उडाएको सूर्यको प्रकाशको किरण परेको थियो । भगवानको त के वर्णन गर्ह, ध्यानलाभी सबै भिक्षुहरूको चेहरा अंतर्पले दीप्त थियो । सबै ओजस्वी, तेजस्वी, सबै शान्त, संयमित र सबै विनयती देखिन्थ्ये ।

अनाथपिण्डिक श्रेष्ठि सुदृत प्रसिद्ध दानी थिए । उसले भिन्न-भिन्न तीर्थयहरूमा, विभिन्न सम्प्रदायका संगठन आश्रमका गृहत्यागीहरू आपनो दानशालामा आएको देखेका थिए । तर यसरी पंतिबद्ध, अनुशासनबद्ध, संयमबद्ध, नियमबद्ध त्यागीहरूको संघ, जीवनमा पहिलोपटक देखेका थिए । यो देखेर उनको मन खुसीले गदगद भयो । उनी अतुल अपरिमित श्रद्धाले भरीपूर भएर टाउको निहुन्याउँदै रहे । यस अनुपम संघ-दर्शनले उनको रौं-रौं खुसीले भरिको थियो । उनको हात स्वत जोडिन पुग्यो । मुखबाट “साधु। साधु। साधु” को मंगल वाणी निस्कियो । आँखाबाट अनायास अविरल अशुद्धारा निस्कियो । धाँटी सुक्यो । केही क्षणसम्म भावविभोर भएर त्यहीं उभीरहे ।

भगवान तथागत सहित भिक्षु संघ राज्य श्रेष्ठिको ढोकासम्म आइपुग्दा उनको होस् फर्किसकेको थियो । नगरश्रेष्ठि र उनकी श्रीमती तथा अन्य स्वजन - परिवारजनहरू बाहिर आएर भगवानको स्वागत गरे, प्रणाम गरे । श्रेष्ठि सुदृतले पनि उनी प्रति स्वागतका केहि शब्द भनेर पञ्चाङ्ग प्रणाम गरे ।

भगवान आपनो भिक्षु संघ सहित हवेली अगाडि रहेको विशाल प्राणगमा प्रवेश गर्नुभयो । दुबै श्रेष्ठिहरूले भगवानसंग कुशलवार्ता गरे । उनीहरूले र अन्य सबैले बुद्ध सहित भिक्षुहरूको खुदा धोए र भिजेको खुदा सेतो खुदा पुछ्ने कपडाले पुछ्ये । भगवान भोजनको लागि विछाइएको प्रमुख आसनमा बस्नुभयो । भिक्षुहरू पनि आ-आपनो आसनमा गएर बसे ।

भोजन परिस्कर्ने समय आयो । परिवारका सबै जना खिर, भात तथा विभिन्न प्रकारका व्यञ्जन तथा मिठाईले भरेको पात्र लिएर उभिएका थिए । सेठ आपनो हातले भोजन राख्दै थिए । उनको आग्रहले सुदृत सेठले पनि केही व्यञ्जन र मिठाई दान दिए ।

भोजन शुरू भयो । सुदृत सेठ भगवानको सामु तल एउटा आसनमा बसे । सबै भिक्षुहरूको आँखा भुकेको थियो । केवल भोजनपात्रसम्म मात्र दृष्टि सिमित थियो । भोजन गरिरहेका भिक्षुहरू कसैसँग पनि कुराकानी गरिरहेका थिएनन्, खाना खाँदा न कुनै आवाज आईरहेको थियो, न कसैले हात - ओठ चाटिरहेका थिए । पहिलो गाँस निलिसकेपछि मात्र दोस्रो गाँस लिन्थ्ये । अत्यन्त शालीनतापूर्वक भोजन ग्रहण गरिरहेका थिए । भोजन ग्रहण पछि भगवान उठ्नु भयो, आपनो भिक्षापात्र स्वयं आफैले पखालु भयो र पुनः आपनो आसनमा आएर बस्नु भयो । उहाँ पछि अन्य भिक्षुहरू पनि एक-एक जना गरेर उठ्नुभयो र आ-आपनो पात्र पखालेर पुनः आपनो आसनमा आएर बस्नुभयो । भोजन दानको कार्यक्रम सौम्य तथा शान्तिपुर्ण ढंगले सम्पन्न भएको देखेर सुदृत सेठ भन विस्मयविभोर भए । साधकहरूको यस्तो अनुशासित संघ उनले पहिलो पटक देखेका थिए । जसबाट उनको मनमा असीम श्रद्धाभक्ति उल्लेख आयो ।

केही समय पछि भगवानले भोजन दान गरेको पुण्यानुमोदन गर्नु भयो र गृहस्थधर्म बारेमा भन्नुहुँदै अत्यन्त मुटु छुने धर्मदेशना गर्नुभयो । उपस्थित सबै गृहस्थहरूले अती श्रद्धा-भक्तिपूर्वक श्रवण गरे र भगवान तथा भिक्षु संघको बन्दना गरे । यसपछि भगवान उठ्नुभयो र जसरी आउनु भएको थियो त्यसरी तै नापी-तौली पाइला चाल्दै शीतवन तर्फ प्रस्थान गर्नुभयो । भिक्षुसंघले त्यसै प्रकार अनुशासित ढंगले उहाँको अनुगमन गर्नु भयो । सुदृत सेठ आपनो विश्राम कोठामा आएर केही बेर आँखा बन्द गरेर बसे । यस्तो श्रेष्ठ संघ-दर्शनले उनको रौं-रौंमा खुसी छाएको थियो । मन भाव विभोर भइरहेको थियो । धन्य छ यो आदर्श भिक्षु संघ, जसलाई यस्तो आदर्श धर्म-शास्त्र प्राप्त भएको छ । यस्तो चिन्तन गर्दा गर्दै स्वयं धन्यताको उदत्त भावले विभोर हुन पुगे । अनायास उनको मुखबाट साधुकारको मंगल शब्द निस्कियो- साधु । साधु । साधु । (साभारः हिन्दी विपश्यना पत्रिका,

तांगल तित्र
आषाढ पूर्णिमा, १९९७)

स.ना.गो.

भगवान बुद्धको समयको एक घटना

(सूक्ष्म दर्शन)

श्रमण आनन्द वर्षैसम्म भगवान बुद्धको उपस्थापक (निजी सहायक) रहेका थिए । उनी भन्दा अगाडि यस कार्यका लागि धेरै जना नियुक्त भइसकेका थिए । ती मध्ये एकजना भिक्षु मेदिय थिए ।

एक पटक भगवान चालिका पर्वतमा विहार गरिरहनु भएको थियो त्यस समय भिक्षु मेदिय भगवानको आज्ञा लिएर जन्तु ग्राममा भिक्षाटनको लागि गएका थिए । फर्किदा किमकाला नदीको किनारामा पर्ने एउटा मनोरम आम्रवनको बाटो भएर फर्के । त्यहाँ चारै तिर हारियाली नै हारियाली थियो । कन्दमूल आदि फलले प्रकृतिलाई मनोरम बनाएको थियो । माझ वनक्षेत्रमा सुगन्धित फूलको सुगन्ध फैलिएको थियो । रसीलो पाकेका आँप रुखमा लटरम्म फलिरहेका थिए । हेँदमा मुखमा रस आउँथ्यो । भमराको गुञ्जन र नदीको कलकल आवाज सारा वातावरणमा छाएको थियो । शीतल मन्द बहेको हावाले शरीरमा स्पर्श गर्दैमा हर्ष विभोर भएर जीऊ नै शिरङ्ग हुन्यो । सर्वत्र प्रकृतिको सौन्दर्यले शृङ्गारिएको थियो । सबै तिर अत्यन्त रमणीय, अत्यन्त मनमोहक, अत्यन्त मनोहारी थियो ।

अत्यन्त गर्ह भन्ने
भने यस

उपयुक्त
कुरालाई
साधकल
अनुभवी
रोक्नु भव
मेदिय त

चक्रित
स्थिर, स
पनि त्यस
मनमा प
कहिले प्र
क्रोधको ल
लियो । य
पनि साव
घटनाको

साधकह
बिमुक्ति
आवश्यक
१. कुनैज
२. शील-
त्यसद
हो ।
सबैन्दैन
३. चित्तव
निरोध
पर्दछ
पुरुषाव
अनाव
र उत्त
स्थिर
पाएर

४. यस्तो
कुशल
कल्या
अभ्यास
नहोउन
आपनो
पर्द्धि ।



यस्तो वातावरण देखेर मेधियलाई यो ठाऊँ ध्यान भावना गर्न अत्यन्त उपयुक्त लाग्यो । भगवानसंग अनुमति लिएर यहाँ ध्यानको अभ्यास गर्ह भन्ने सौचे । भगवानसंग अनुमति मारदा उहाँले रोक्नु भयो । मेधियलाई भने यसरी रोकेको मन परेन ।

हेर्दाखेरी रमणीय भएतापनि सबै स्थान ध्यान भावनाको लागि उपयुक्त नै हुन्छ भन्ने छैन । यस विषयका मर्मज्ञ अधिकारीले मात्र यस कुरालाई थाहा पाउन सक्छ । यसको आतिरिक्त मेधिय जस्तो एक नयाँ साधकलाई प्रारम्भिक अवस्थामा उचित मार्ग दर्शनको लागि एकजना अनुभवी कल्याणमित्र साथ हुनु अत्यन्त आवश्यक थियो । भगवानले रोक्नु भयो, ठीकै थियो । तर भगवानको इच्छा विरुद्ध नै अति आतुर भएर मेधिय त्यस स्थानमा एकलै ध्यान गर्न गए ।

त्यहाँ कुनै एउटा रुख मुनि ध्यान गर्न बस्यो तर एकदम आश्चर्य चकित भयो । भगवानको सानिध्यमा ध्यान गर्दा सधै मन शान्त, स्थिर, सजग, सचेत र विमल विशुद्ध हुन्थ्यो तर यहाँ त्यस्तो थिएन । अवश्य पनि त्यस स्थानमा कुनै दूषित तरंगको प्रभाव थियो, जसको कारण उसको मनमा पाप तरंगको सकल्प-विकल्प, वितर्क-विचार आउन थाल्यो । कहिले प्रबल काम तृष्णाको भाव आउँथ्यो त कहिले द्वेष-दैर्मनस्य र धृणा कोधको लहर आउँथ्यो । उसको मन र दिमागमा यस्ता तरंगहरूले ठाऊँ लियो । यस्तो अवस्थामा के गर्ने उसले जानेको थिएन । कोही मार्गनिर्देशक पनि साथमा थिएन । व्याकुल भएर साँझ त्यहाँबाट फर्केर भगवानलाई घटनाको जानकारी दिए ।

भगवानले त्यस समय मेधियलाई दिएको उपदेश नयाँ साधकहरूलाई अत्यन्त महत्वपूर्ण र अनुकरणीय छ । जो साधकको चित्त विमुक्तिमा परिपक्व भएको हुँदैन उसको लागि यी पाँच साधन अत्यन्त आवश्यक छन् ।

१. कुनैअनुभवी कल्याणमित्रको सानिध्य अथवा मार्गदर्शन हुनु पर्छ ।
२. शील-पालन गरेको हुनुपर्छ । सानो भन्दा सानो शील भंग भए पनि त्यसको अनर्थ मान्नु पर्छ । शील साधनाको आधारशिला हो । जग हो । शील परिपक्व नभईकन कोही साधक साधनमा परिपक्व हुन सक्दैन ।
३. चित्तको मैलो हटाउने, विषयबाट विरक्त विकर्षण हुने, दुःखको नितांत निरोध गर्ने, विकारको पूरा उपशमन गर्ने यस्ता धर्मचर्चा सुन्नु पर्दछ । अल्पेच्छ कथा, संतुष्टि कथा, विवेक कथा, निःसंग कथा, पुरुषार्थ कथा, शीलकथा, समाधि कथा, प्रज्ञा कथा र ज्ञान दर्शन अनावरणीय कथा सुन्नु पर्दछ । जुन धर्मकथाबाट मार्गदर्शन, प्रेरणा र उत्साह पाइन्छ, जसबाट आशंका-विशंका हट्छ, जसबाट मन स्थिर हुन्छ, श्रद्धा बढ्छ र अपवित्रता, पीडा र विकलताहरूबाट मुक्ति पाएर विरज विमल हुन्छ त्यस्तो कथा सुन्नु पर्दछ ।
४. यस्तो साधकले दृढ़ पुरुषार्थ गर्नु पर्छ । पुरुषार्थ अकुशलबाट बचेर कुशल कार्य सम्पन्न गर्नमा हुनुपर्छ । साधना गर्न आफ्नो कल्याणमित्रबाट जुन विधि अथवा मार्गदर्शन पाएको हो त्यसको अभ्यासमा स्थिर हुनुपर्छ । चित्त विशुद्धिको अन्तिम लक्ष्य प्राप्त नहोउञ्जेलसम्म आफ्नो स्वेच्छाले धारण गरेको यस अभ्यासलाई सधै आफ्नो साथमा राख्नु पर्छ । दृढ़ पराक्रममा संलग्न रहनु, स्थित रहनु पर्छ ।

५. आफूले सुनेको श्रुत-प्रज्ञा अथवा तर्क-वितर्क द्वारा प्राप्त चिन्तन ज्ञान त्यहीं सम्म मात्र सिमित नराखी स्वानुभूतिजन्य भावनामयी प्रज्ञा जगाउनुपर्दछ । यस्तो कुशाग्र र तीक्ष्ण प्रज्ञा द्वारा नै स्थूल शरीर स्कन्ध र स्थूल चित्त-स्कन्धलाई टुका-टुका गरेर सूक्ष्म सत्य दर्शन गर्न सकिन्छ । क्षण-क्षण उदय व्यय हुने सूक्ष्म सत्यको दर्शन हुने प्रज्ञाले यस्तो दीयो जलाओस् जुन प्रकाशमा अज्ञानका सारा आवरण हटोस् र दुःख क्षय रूपी निर्वाण को स्वतः साक्षात्कार होस् ।

साधकले आफ्नो कल्याणमित्रको सहयोग स्वीकार गरेर माथि उल्लेखित प्रकारले अभ्यास गरी आफ्नो कल्याण गर्नुपर्दछ । भगवानले अगाडि भन्नुभयो जब-जब चित्तधारामा राग जाग्छ, तब-तब द्वेष उत्पन्न हुन्छ तब मंगल मैत्रीको, जब-जब विचार वितर्क जाग्छ तब आनापान सति अर्थात आश्वास-प्रश्वासको प्रति जागरूकताको र जब-जब अहंकार जाग्छ तब अनित्यको भावना गर्नुपर्दछ ।

यो 'म' र 'मेरो' मिथ्या अहंभावको कारणले नै राग-द्वेष पैदा गर्दछ । यसैको कारणले नै चित्तधारामा नाना प्रकारको वितर्क-विचार र विकृतिको लहर चलन थाल्य । त्यसले नै चित्त विमुक्तिको साधनामा अहंभाव, आत्मभाव नष्ट गर्न सबभन्दा बढी बल दिन्छ । यसको जरा नउखालिकन अन्य विकारहरूको जरा उखालन सकिदैन । त्यसैले उदयत्थगामिनिया पञ्चाय समन्नागतो अरियाय निबबेधिकाय लाई यति धेरै महत्व दिइएको हो । यस्तो तीक्ष्ण प्रज्ञाले नै उदय-व्यय हुने अनित्य स्वभावको साक्षात्कार हुन्छ । यो अनित्य-संज्ञा को प्रवोधनी प्रज्ञाले नै साधकको आत्मभाव खतम गर्दछ । यस्तो साधकले नै अनात्म अर्थात अहं विहीनताको सत्यतामा प्रतिष्ठित हुन्छ र अनात्म-संज्ञीले नै अहंकारको सारा अविद्या क्षीण गर्दछ, जरा उखेलिन्छ र निर्वाणको साक्षात्कार गर्दछ । भगवानले अनित्य साधनाको मंगलवाणीको घोषणा गर्नु भएको छ:-

अनिच्चसञ्ज्ञिनो हि, मेधिय, अनुत्सञ्ज्ञा सप्ताति अनन्तसञ्ज्ञी अस्मिमानसमुद्धातं पापुणाति दिवेव धर्ममे निब्बानं ।

हामी अनित्यलाई अनित्य भनेर थाहापाउदैनौ । सारा इन्द्रिय जगत अनित्य छ, तर यी पाँच इन्द्रियले यसै विषयलाई सदैव स्वागत गर्दछौं, नित्य मानेर त्यसको उपभोग गर्द्दौं । कहिले मनपर्ने रूप हेह्दौं, कहिले मनपर्ने गन्ध सुष्ठौं, कहिले मनपर्ने शब्द सुन्धौं, कहिले मनपर्ने रस चाल्हौं कहिले स्वर्ण । तिनीहरूबाट अलग रहेर कहिले साधना गर्न आँखा चिम्लेर वस्तौं भने पनि मनमा रूप, गन्ध, शब्द रस, स्वर्णको मिठो सम्भन्ना मनमा आउँछ । आफूले अनुभव नगरेको भए पनि त्यस्तो मिठो कल्पना मनमा आउँन थाल्य । स्वानुभवले जानेको अथवा सुनेको अथवा देखेको जे भए पनि त्यस विषयको उपभोग प्रिय लाग्न थाल्य । त्यसबाट शरीरमा हुने सूक्ष्म-सूक्ष्म तरंगहरू प्रिय लाग्न थाल्य, यसको आनन्द लिन्दौं, यसैबाट त्यस प्रति राग पैदा हुन्छ ।

राग रंजित भएर त्यस सूक्ष्म संवेदनालाई धारण गर्दछौं । त्यस सुखद अनुभूतिमा अलिकति कहिलाट बाधा आयो अथवा बाधा हुने संकेत मात्र कहिलाट पायो भने मन छटपटाउँछ । त्यस सुखको विरोधी लाग्ने सारा तत्व, व्यक्ति, वस्तु, परिस्थिति अप्रिय लाग्न थाल्य फलतः त्यस प्रति द्वेष द्वोह जाग्छ । जसरी चित्त अशान्त हुन्छ । अशान्तचित्तमा साना साना सूक्ष्म-सूक्ष्म तरंग उठ्छ त्यस प्रति हामी अवेदनशील रहन्दौं । कसरी त्यस प्रति राग-रंजित भएर अनुगमन हुन थाल्हौं ? हामीलाई यसको बोध नै हैदैन । त्यसैको फलस्वरूप अत्यन्त व्याकुल हुनथाल्हौं ।



यसलाई रोकनको लागि विपश्यना साधना छ । त्यसैको तीक्ष्ण प्रज्ञाले हामीलाई सूक्ष्म-अवस्थामा उठ्ने स-साना तरंगलाई आफ्नो सही स्वभाव हेर्न योग्य बनाई दिन्छ, त्यसलाई अनासक्त भावले हेर्न सिकाउँछ । त्यसको उदय-व्यय हुने स्वभावलाई हेरेर त्यसको अनित्य धर्मको सत्यता बोध गराउँछ । तब त्यसको मिथ्या आनन्द लिएर त्यसको अनुगमन गर्ने वानीबाट छुटकारा पाइन्छ । जब त्यसको अनुगमन गर्दैनौ तब त्यसको बल क्षीण हुँदै जान्छ । यही सही अर्थमा मनको संवर हो यो दमन होइन त्यस प्रति सजग रहनु हो, सत्य प्रति जागरूक रहनु हो अनित्य स्वभावको प्रति सचेत रहनु हो । यस अभ्यासले अनजानमा उत्पन्न भएका सारा विकार सजिलै छुट्टै । विकारबाट मुक्त हुने वित्तकै चित्तधारा विरज बिमल हुन थाल्छ । यही विपश्यना साधना हो । यसलाई संकेत गरेर भगवानले त्यस समयमा यस्तो वचन भन्नुभएको थियो:-

खुदा वित्का, सुखुमा वित्का,
अनुगता मनसो उपिलावा ।
हुराहुर धावति भन्तचित्ता ।

एते च विद्वा मनसो वित्के,
आतापियो संवरती सतीमा ।
अनुगगते मनसो उपिलावे,
असेसमेते पजहासि बुद्धो ॥

साना-साना वित्क विचार पैदा भएमा मन त्यसको पछि पछि लाग्दछ र आनन्दले फुल्दछ । यी सूक्ष्म-सूक्ष्म, साना-साना वित्क विचार र त्यसबाट उत्पन्न सूक्ष्म संवेदनाको प्रति जब कृनै अविद्या अथवा अवेदनशील भएमा चित्त भ्रान्त हुन्छ, यता उता भाग्दछ, दौड्दछ ।

तर जब कोही साधक साधना सहित जागरूक छ र त्यस प्रति संवेदनशील छ भने मन संवर गर्न थाल्छ । शुद्ध-बुद्ध त्यस साधकले आनन्दको अनुगमन गर्ने मनलाई पूर्णतया त्याग्दछ ।

आऊ । हामी भगवान द्वारा दिनु भएको उपदेशलाई बुझौं र पालन गरौ ।

(साभार: जागे मंगल प्रेरणा

सस्ता साहित्य मण्डल प्रकाशन, १९९०)



धर्म गाथा

दोहा

नमन करूँ मै संघको, कैसे श्रावक संत ।
धर्म धार उजले हुए, निर्मल हुए भदंत ॥
करूँ वंदना संघ की, सादर करूँ प्रणाम ।
जगे प्रेरणा मुक्ति की, मिले सुखद परिणाम ॥
करूँ वंदना संघ की, जो जग धरम जगाय ।
जाति वर्ण के भेद विन, संतों का समुदाय ॥
शांत चित्त ही संत है, किसी जाति का होय ।
चले धरम के पंथ पर, सदा पूज्य है सोय ॥
हिंदू मुस्लिम बौद्ध सिक्ख, जैन इसाई होय ।
जिसका मन निर्मल हुआ, संत पूज्य है सोय ॥
निर्मल निर्मल धर्म का, जो भी पालक होय ।
नमन करें उस संत का, किसी जाति का होय ॥

हिन्दी

आओ बाटे जगत को, विपश्यना का ध्यान ।
जन जन का मंगल सधे, पाय धरम का दान ॥
सब दानों में अग्र है, शुद्ध धर्म का दान ।
अपना भी होवे भला, होय जगत कल्याण ॥
धर्मदान होते हुए, अहंकार जग जाय ।
तो अपनी भी हानी करे, होय न जग कल्याण ॥
धर्मदान देते हुए, अहंकार गल जाय ।
तो अपना मंगल सधे, हो सब का कल्याण ॥
धरमसेवकों में यदि, अहंभाव जग जाय ।
तो सेवा कलुषित बने, फल दूषित हो जाय ॥
दुखियों सेवा करें, निरहंकारी होय ।
सेवा सुरभित हो उठे, फल मीठा ही होय ॥

जांगल कालना अहित
मानुरत्न फर्मा
विराज्ज

सम्पादक : रोशनी शाक्य, प्रकाशक : नेपाल विपश्यना केन्द्र, धर्मशृङ्ख, बुढानीलकण्ठ, काठमाडौं । फोन : ३७९६५५, ३७९००७ २०५६ फाल्गुण

सम्पर्क स्थान : श्री रूप ज्योति, ज्योति भवन, पो. ब. नं. १२८९६, काठमाडौं । फोन : २-२५४९०, २-२३९६८, २-४८९४९, २-५०५८९

मुद्रक : न्यू नेपाल प्रेस, अफिस फोन : २५९०३२, २५९४५०, फ्याक्स : (+९७७-१) २५८६७८ प्रेस : ४३४ ८५०, ४३४ ७५३

साधको नाम :

ठेगाना :

जि.प्र.का.द.नं. ३८/५१/५२

- आजीवन शुल्क रु. ४००/-
- वार्षिक शुल्क रु. २५/-